



नेपाल सरकार
श्रम तथा रोजगार मन्त्रालय
बैदेशिक रोजगार विभाग
ई.पी.एस कोरिया शाखा ग्वाको ललितपुरको

दक्षिण कोरियामा गैहकानुनी रुपमा बसिरहेका ई.पि.एस कामदारहरुलाई स्वदेश फिर्ताको लागि ई.पि.एस कोरिया शाखाको अत्यन्त जरुरी सूचना ।

मिति:-२०७३।०४।०७

ई.पि.एस. अन्तर्गत दक्षिण कोरियामा कार्यरत कामदारहरु अधिकतम ४ वर्ष १० महिना बस्न सक्ने, इमान्दार कामदारहरुले कम्पनीले चाहेमा प्रतिवद्ध कामदारको रुपमा स्वदेश फर्केको तीन महिना भित्रै सोही कम्पनीमा पुन काम गर्न जान पाउने साथै कानुन बमोजिमका शर्तहरु पालना गरी सम्झौता अवधि भित्रै कोरियाको विमानस्थल स्थित अध्यागमन कार्यालयमा एलायन रजिष्ट्रेशन कार्ड (Alien Registration Card) बुझाई फिर्ता भएका व्यक्तिहरुले तीन तीन महिनामा सि.बि.टी.परिक्षा (Returnee कामदारहरुबीच मात्र हुने सिमित प्रतिस्पर्धात्मक परिक्षा) दिई पुनः कोरिया प्रवेश गर्न सक्ने व्यहोरा अवगतै छ ।

कोरियामा कार्यरत नेपाली कामदारहरुले ईमान्दार लगनशील र अनुशासित भै सम्पादन गरेको कार्य र ई.पि.एस कार्यालयले Sending Process लाई स्वच्छ निस्पक्ष व्यवस्थित बनाउन गरेको प्रयास स्वरुप नेपाली कामदारहरुको माग कोरियामा निरन्तर बढिरहेको छ । गत आ.व. २०७२/०७३ मा मात्र हालसम्मकै सबैभन्दा बढी ७३५० जना नेपाली युवाहरु कोरिया पुगेको र सन् २०१६ को जनवरी यता विगत ७ महिना भित्र ५६६८ जना कामदारले श्रम करार प्राप्त गरेको अवस्था छ । कोरियाको श्रम मन्त्रालयले तयार गरेको प्रत्येक मुल्यांकन सुचकमा नेपाल अब्बल दर्जामा रहेको समेत छ । नेपालीको लगातार कोटा वृद्धिको रहस्य यही नै हो । यसको लागि कोरियामा कर्तव्यनिष्ठ भै श्रम र पसिना बगाईरहेका ईमान्दार ई.पि.एस कामदारप्रति ई.पि.एस कार्यालय आभारी छ ।

यति हुँदा हुँदै पनि करिब ३.१ प्रतिशत नेपाली ई.पि.एस कामदारहरु आफूले ई.पि.एस का निति नियम परिपालन गर्ने र गैहकानुनी कार्य नगर्न ई.पि.एसमा गरेको प्रतिवद्धता विपरित विभिन्न कारणबस कर्तव्यपथबाट विचलित भै गैहकानुनी रुपमा कोरिया बसिरहेका तथ्याकले हामीलाई अत्यन्त दुःख र चिन्ता लागेको छ । आकर्षक रोजगार गन्तव्य कोरियामा कोटा निर्धारण को एक प्रमुख आधार गैहकानुनी दर रहेकोले कोटा वृद्धिको लागि गैह कानुनी बसाई दर घटाउनु अनिवार्य छ ।

उल्लेखित सन्दर्भमा कोरियाको रोजगार तथा श्रम मन्त्रालयले यही २०१६ को April 1st देखि September 30 भित्र स्वच्छाले स्वदेश फिर्ता भएमा पुन कोरिया प्रवेशमा प्रतिबन्ध नलगाउने नीति तय गरेकोले यस मौकाको फाईदा उठाउँदै सो अवधिभित्र स्वदेश फिर्ता भै ई.पि.एस प्रणालीको सुदृढीकरणमा सहयोग गरिदिनु हुन अनुरोध छ ।

साथै गैहकानुनी कामदार स्वयं विभिन्न प्रकारको शोषणमा पर्न सक्ने एव उनीहरुको उद्धार एव राहतमा कठिनाई हुनुका साथै गैहकानुनी बसाई दर बढ्न जाँदा नेपालको प्रतिष्ठामा नै आघात पर्नुका साथै नेपालीले प्राप्त गर्ने रोजगारीका अवसर कोटा न्युन हुने वा समाप्त समेत हुन सक्ने हुँदा त्यस्ता गैहकानुनी कामदारका ईष्टमित्र तथा परिवारजनले समेत मौकाको फाईदा उठाई गैहकानुनी कामदारका रुपमा कोरियामा रहेका आफन्तलाई समयभित्रै स्वदेश फर्किनका लागि पहल गरिदिनु हुन समेत अनुरोध छ।